



शान्तिनगर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चिराघाट, दाङ
लुम्बिनी प्रदेश, नेपाल

नदीजन्य पदार्थको दरभाउपत्र/बोलपत्र आब्हान सम्बन्धी सूचना

तेस्रो पटक सूचना प्रकाशित मिति २०७८/०७/१०

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को घ (६) मा भएको व्यवस्था बमोजिम शान्तिनगर गाउँपालिकाको अधिकार क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थको ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र रोडाको आन्तरिक आय संकलन गर्न प्रारम्भिक वातावरण परीक्षण (IEE) प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि-२०७५ को दफा ७ को उपदफा (२) बमोजिम देहायका शिर्षकहरूमा राजश्व असुली सम्बन्धी कार्य आ.व. २०७८/०७९ को लागि ठेक्काद्वारा गराउन यो सूचना प्रकाशित गरीएकोछ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कानूनी प्रक्रिया पुरा गरेका योग्य फर्महरूले फर्म कम्पनिहरूको आधिकारिक कागजात पेश गरी दरभाउपत्र /बोलपत्र खरिद गरी देहायको मिति र समय भित्र दरभाउपत्र /बोलपत्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ । अन्य थप जानकारीका लागि कार्यालय समयभित्र कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

आन्तरिक आय ठेक्का विवरण

क्रम संख्या	ठेक्का न.	नदी / खोलाको घाँटको विवरण	आ.व. २०७८/७९ को नदिजन्य पदार्थ विक्ति परीमाण (वन फिटमा)	आ.व. २०७८/७९ को नदिजन्य पदार्थ विक्ति शूल्क दर(वन फिटमा)	आ.व. २०७८/७९ को नदिजन्य पदार्थ विक्ति वापत जम्मा विक्ति शूल्कको न्यूनतम अंक(भ्याट बाहेक)	कैफियत
१	०१/ SRM/०७८/०७९	बौलाह खोलाको जुम्लेकुला घाँट	२३८३४२।५०	१२।००	२८६०११०।००	बोलपत्र
२	०३/ SRM/०७८/०७९	बौलाह खोलाको विष्णुपुर घाँट	३१७७९.०।००	१२।००	३८१३४८०।००	बोलपत्र
३	०८/ SRM/०७८/०७९	वान्द्रे खोलाको झोलुङ्गेपुल घाँट	४७६६८।५०	१२।००	५७२०२२।००	दरभाउपत्र
४	०९/ SRM/०७८/०७९	च्याटी खोलाको खिलतपुर घाँट	१०९३१९।७६	१२।००	१३११८३७।१२	दरभाउपत्र
५	१०/ SRM/०७८/०७९	पेदी खोलाको झोलुङ्गेपुल स्कूल घाँट	२११८६।००	१२।००	२५४२३२।००	दरभाउपत्र
६	११/ SRM/०७८/०७९	बस्ती खोलाको सिमलवैरा घाँट	१८००८।१०	१२।००	२१६०९७।२०	दरभाउपत्र
७	१२/ SRM/०७८/०७९	केराघारी खोलाको स्कूलमाथि घाँट	२४७८७।६२	१२।००	२९७४५१।४४	दरभाउपत्र
८	१३/ SRM/०७८/०७९	वागर खोलाको खड्कपुर घाँट	१९४२०।५।००	१२।००	२३३०४६०।००	बोलपत्र

ठेक्का सम्बन्धि शर्तहरू:

- माथि उल्लेखित ठेक्काहरूको लागि रु.१०००/३०००। (फिर्ता नहुने गरी) दरभाउपत्र /बोलपत्र फारम खरिद गरी पेश गर्नु पर्नेछ ।
- ठेक्का अवधि सामान्यतया आ.व. २०७८/७९ को जेठ मसान्त सम्म कायम रहनेछ तर ठेक्कामा उक्त अवधि भन्दा अगावै तोकिएको परीमाणमा उत्खनन गरेको खण्डमा उक्त अवधि कम पनि हुन सक्नेछ । साथै परिमाणका आधारमा ठेक्का सम्झौता हुने भएकोले बन्द हडताल आदिका कारण काम सुचारु नभएको अवस्थामा कुनै पनि किसिमको क्षतिपूर्ति दावी गर्न पाइने छैन ।
- IEE प्रतिवेदनले निषेध गरेको अवधि तथा नदी क्षेत्रबाट सामाग्री उत्खनन गर्न पाइने छैन तर विभिन्न स्थानमा थुपारी राखिएको मौज्जात सामाग्री विक्री तथा निकासी गर्न सकिनेछ ।
- सम्झौता गर्दा माथी उल्लेखित सबै ठेक्काहरूमा कबोल अड्कको थप मुख्य अभिवृद्धी कर (१३%) ठेक्का लिने फर्मले सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा बुझाई सो को प्रमाण यस कार्यालयमा पेश गर्नुपर्नेछ ।
- धरौटी वापत कबोल गरेको अंकको ५ % रकम यस शान्तिनगर गाउँपालिका दाङको नेपाल ईन्भेष्टमेन्ट बैंक शान्तिनगर शाखा स्थित बैंक धरौटी खाता नं. ०७७०१४००२५००३० मा नगद दाखिला गरेको सङ्कल भौचर वा दाखिला गर्ने अन्तिम मितिबाट ७५/१२० दिनसम्म म्याद भएको बैंक जमानत (विड विन्डको सङ्कल प्रति) दरभाउपत्र /बोलपत्र साथ संलग्न गरी पेश गर्नुपर्नेछ । धरौटी वापत जम्मा गरेको रकमलाई किस्ता समावेश गर्न पाइनेछैन र उक्त बैंक जमानत तथा धरौटी नियमानुसार कागजात पेश गरि सकेपछि प्रचलित ऐन बमोजिम फिर्ता गरिनेछ ।
- दरभाउपत्र /बोलपत्र खरिद गर्दा नियमानुसार लाग्ने दस्तुर वापतको रकम यस कार्यालयको नेपाल ईन्भेष्टमेन्ट बैंक शान्तिनगर शाखा स्थित आन्तरिक राजश्व खाता नं. ०७७०१४००२५०१०८ मा दाखिला गर्नुपर्नेछ ।
- कारण जनाई वा नजनाई दरभाउपत्र /बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- दरभाउपत्र /बोलपत्र दिदा कुनै किसिमको शर्त मान्य हुने छैन । साथै रीत नपुगी आएको दरभाउपत्र /बोलपत्र उपर कुनै कारवाही गरिनेछैन ।
- ठेक्कामा कुनै विवाद भएमा शान्तिनगर गाउँ कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।
- उपरोक्त दरभाउपत्र /बोलपत्रहरूको लागि ७ औं दिन सम्म कार्यालय समयभित्र खरिद गरि ८ औं दिन दिनको १२:०० बजे सम्म दर्ता भएका दरभाउपत्र /बोलपत्र सोही दिन दिनको १:०० बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा खोलिनेछ ।
- दरभाउपत्र /बोलपत्र फारामहरू खरिद गर्ने, दाखिला गर्ने, खोल्नेदिन सार्वजनिक विदा परेमा क्रमशः सोको भोलिपल्ट सोही समयमा ततत कार्यहरू गरिनेछ ।
- यस सूचनामा उल्लेख भएका शर्तहरूका अतिरिक्त दरभाउपत्र /बोलपत्र साथ संलग्न गरिएको आय ठेक्का सम्बन्धि अन्य शर्तहरूका प्रत्येक बुदाहरू यसै सूचनाका शर्त सरह लाहू हुनेछ ।
- यस सूचना तथा दरभाउपत्र /बोलपत्र साथ संलग्न अन्य शर्तहरू पुरा नभएका दरभाउपत्र /बोलपत्र हरू मुल्याङ्कनमा समावेश गरिने छैन ।
- यस सूचना प्रकाशित गरेपछि लुम्बिनी प्रदेश सरकारबाट दररेटमा कुनै फेरबदल गरेको खण्डमा कबोल अंकमा पनि सोही अनुसार समायोजन हुनेछ ।
- दरभाउपत्र /बोलपत्र पेश गर्दा फर्म कम्पनिको त्रुटिकरण गरेको दर्ता प्रमाण पत्र , आ.व. २०७७/७८ को कर बुझाएको प्रमाण पत्र , भ्याट दर्ताको प्रमाण पत्र , स्वघोषणा लगायतका कागजात संलग्न राख्नुपर्नेछ ।
- अन्य कुराहरू नेपाल सरकारको प्रचलित ऐन कानून बमोजिम हुनेछ ।

